



अनुसूची २
(दफा ४ तथा अनुसूची-१ को भाग-२ सँग सम्बन्धित)



चिशंखुगढी गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: ६

संख्या: १०

मिति: २०८०/०६/१९

भाग-२

चिशंखुगढी गाउँपालिका

चिशंखुगढी गाउँ कार्यपालिका कार्यालयको
सूचना

चिशंखुगढी गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका (पहिलो संशोधन), २०८०
कार्यपालिकाबाट प्रमाणित मिति: २०८०/०५/१५
राजपत्रमा प्रकाशित मिति: २०८०/०६/१९

प्रस्तावना

चिशंखुगढी गाउँपालिका कार्य सञ्चालनलाई प्रभावकारी बनाउन, उपलब्ध स्रोत साधनको परिचालन एवं प्रयोगमा पारदर्शिता, मितव्यायिता र प्रभावकारिता ल्याई आर्थिक सुशासन, कायम गर्न तथा उत्पादनमुलक तथा प्रतिफलयुक्त क्षेत्रमा लगानी अभिवृद्धि गर्न स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ बमोजिम कार्यपालिकाले यो निर्देशिका जारी गरेको छ ।

चिंशंखुगढी गाउँपालिका
कार्यसङ्घचालन
निर्देशिका
पहिलो संशोधन
दिनांक: २०८०

परिच्छेद- १

संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ :-

- (क) यो निर्देशिकाको नाम "चिंशंखुगढी गाउँपालिकाको कार्यसङ्घचालन निर्देशिका (पहिलो संशोधन), २०८०" रहेको छ ।
- (ख) यो निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुनेछ ।
२. परिभाषा र व्याख्या :- विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस निर्देशिकामा :-
- (क) "कर्मचारी" भन्नाले गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीलाई जनाउँछ ।
- (ख) "प्रशासनिक खर्च" भन्नाले तलव, भत्ता, बैठक भत्ता, पोशाक, इन्धन, बीमा, चियापान, कार्यशाला/तालिम/गोष्ठी/सेमिनार जस्ता कार्यक्रम तथा अतिथि सत्कार खर्च लगायत हुने दैनिक खर्च जनाउँछ ।
- (ग) "पदाधिकारी" भन्नाले गाउँ कार्यपालिकाका पदाधिकारीहरुलाई जनाउने छ । सो शब्द ले गाउँ सभाका सदस्यहरुलाई समेत जनाउँछ ।
- (घ) "बैठक" भन्नाले गाउँसभा वा गाउँ कार्यपालिका वा विषयगत समितिहरु वा वडा समिति वा कुनै कानुनी वा नीतिगत व्यवस्था बमोजिम गठित समिति वा कार्यदलहरुको बैठक सम्झनु पर्दछ ।
- (ङ) "मन्त्रालय" भन्नाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ ।

परिच्छेद-२

बैठक भत्ता सम्बन्धी व्यवस्था

३. बैठक: (१) गाउँपालिकामा हुने बैठकमा सहभागीहरूले सङ्घ तथा प्रदेश कानुनमा तोकिएको अवस्थामा सोही बमोजिम र सङ्घ तथा प्रदेश कानुनमा नतोकिएको अवस्थामा देहाय बमोजिम बैठक भत्ता तथा अन्य सुविधा पाउनेछन् ।

- (क) प्रचलित कानून तथा वार्षिक कार्यक्रम बमोजिम गठित समिति वा कार्यदलको बैठकका लागि मात्र बैठक भत्ता उपलब्ध गराउन सकिनेछ । तर गाउँपालिकाका अन्य बैठक तथा अन्य विकास साझेदार निकाय सँगको बैठकको हकमा भने बैठक भत्ता उपलब्ध गराउन सकिनेछ ।
- (ख) कार्यप्रकृति अनुसार सकेसम्म मितव्ययी हुने गरी बैठक राख्नु पर्नेछ ।

E. Singh
संसदीय विधायक


E.C.819f.

चिशंखुगढी गाउँपालिकाको कार्यसङ्चालन निर्देशिका (पहिलो संशोधन), २०८०

- (ग) समिति वा कार्यदलका कूल सदस्य बाहेक सो] सङ्ख्याको बढीमा पच्चीस प्रतिशतले हुन आउने सङ्ख्यामा विज्ञ, आमन्त्रित सदस्य वा कर्मचारीलाई मात्र यस निर्देशिका बमोजिम बैठक भत्ता उपलब्ध गराइनेछ।
- (घ) कानून बमोजिम व्यवस्था भएका बैठक भत्ताको हकमा यो दफा लागू हुने छैन।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यालय समयमा बसेको बैठकको बैठक भत्ता उपलब्ध गराइने छैन। (गाउँसभा, कार्यपालिका र वडा समितिको बैठक वाहेक)
४. बैठक खर्च सम्बन्धी व्यवस्था: (१) समिति तथा कार्यदलका पदाधिकारी तथा कर्मचारीहरूले देहाय बमोजिम प्रतिव्यक्ति बैठक भत्ता पाउने छन्।
- (क) अध्यक्ष/ उपाध्यक्षको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक रु एक हजार पाँच सय
- (ख) अन्य पदाधिकारी वा कर्मचारीको अध्यक्षतामा हुने बैठकमा प्रति बैठक रु एक हजार दुई सय ,
- (ग) यस नियममा जुनसुकै कुरा लेखिएको भएतापनि एक व्यक्तिले एक दिनमा बढीमा दुई वटा बैठकको मात्र बैठक भत्ता उपलब्ध गराइनेछ।
- (घ) बैठक भत्तामा नियमानुसार कर कट्टी हुनेछ।
- (२) बैठकमा सहभागी व्यक्तिहरूको पानी तथा खाजा खर्च वापत् बढीमा प्रति व्यक्ति चार सय पचास रुपैयाँ सम्म खर्च गर्न सकिने छ।

५. *कर्मचारीहरूलाई प्रोत्साहन भत्ता तथा फिल्ड भत्ता सम्बन्धी व्यवस्था: ^१(१) कार्यालयका मुख्य जिमेवारीमा काम गर्ने कर्मचारीहरूले नियमित रूपमा देहाय बमोजिम प्रति महिना प्रोत्साहन भत्ता वा फिल्ड भत्ता पाउने छन्।
- (क) प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन शाखा प्रमुखले खाइपाई आएको तलवको (ग्रेड सिहत) ६५ (पैसठुँटी) प्रतिशत थप प्रोत्साहन भत्ता पाउने छन्।
- (ख) कर्मचारीहरूको व्यवस्थापन नभएको र थोरै कर्मचारीहरूले कार्यालय संचालन गर्नुपर्ने अवस्था रहेकोले कर्मचारी व्यवस्थापन भइ नसकेको अवस्था सम्म योजना शाखा प्रमुखले खाइपाई आएको तलवको (ग्रेड सिहत) ४५ (पैतालिस) प्रतिशत थप प्रोत्साहन भत्ता पाउने छन्।

^१ पहिलो संशोधनमा थप गरिएको बुँदा नं. ५ (क देखि च)।



- (ग) यस निर्देशिकामा जुनसुकै कुरा लेखिएको भएतापनि प्रोत्साहन भत्ता पाउने कर्मचारीहरुले यस निर्देशिकाको दफा ६ (ख) मा व्यवस्था भएको खाजा खर्च पाउने छैन।
- (घ) प्राविधिक शाखामा काम गर्ने प्राविधिकहरुले नियमितरूपमा प्रति महिना देहाय बमोजिमको फिल्ड भत्ता पाउनेछन्।

क्र सं	फिल्ड भत्ता पाउने पद	प्रतिमहिना रकम रु.
१.	इन्जिनियर (अधिकृत छैटौं वा सातौं तह)	११ हजार
२.	सब इन्जिनियर (सहायक पाँचौं तह)	९ हजार
३.	अन्य प्राविधिक शाखाका सम्पूर्ण कर्मचारीहरु (सहायक चौथो तह)	७ हजार

(ङ) कुनैपनि कर्मचारीले महिना भरी बिदामा रहेको अवस्थामा उक्त महिनाको प्रोत्साहन तथा फिल्ड भत्ता पाउनेछैन।

(च) प्रोत्साहन भत्तामा नियमानुसार कर कट्टी हुनेछ।

परिच्छेद-३

खाजा तथा अतिथि सत्कार खर्च सम्बन्धी व्यवस्था

६. खाजा खर्च: देहायको अवस्थामा स्थानीय तहका कर्मचारीलाई खाजा खर्च उपलब्ध गराउन सकिनेछ।


(क) कार्यालय समयमा सम्पादन हुन नसक्ने भनी प्रमुख प्रशासकीय अधिकृतले तोकेको निर्दिष्ट कामको लागि मात्र कार्यालय समय अघि वा पछि बैठक राख्न वा कार्यालयको अन्य काममा लगाउन सकिनेछ। प्रमुख प्रशासकीय अधिकृतको स्वीकृति बिना राखिएको बैठकको बैठक भत्ता तथा खाजा खर्च भुक्तानी हुने छैन। कार्यालय समय बाहेक कम्तीमा दुई घण्टा (बिहान र बेलुका गरी) अतिरिक्त समय कार्य गरेको अवस्थामा मात्र खाजा खर्च गर्न उपलब्ध गराइनेछ।

(ख) अतिरिक्त समयमा काम गर्नु पर्ने भएमा देहाय बमोजिम खाजा तथा खाना खर्च उपलब्ध गराउन वा सो बराबरको खाना तथा खाजा खर्च गर्न सकिनेछ।

(१) सार्वजनिक बिदाको दिन भए प्रतिदिन प्रतिव्यक्ति बढीमा छ सय रुपैयाँ।

(२) कार्यालय खुल्ने दिन भए प्रतिदिन प्रति सिफ्ट (बिहान र बेलुका फरक सिफ्ट) प्रतिव्यक्ति बढीमा तीन सय रुपैयाँ।

E. S. Singh



(३) आठ घण्टा भन्दा बढी अवधि निरन्तर बैठक बसेको अवस्थामा खाजा खर्चमा थप पचास प्रतिशत सम्म भुक्तानी गर्न सकिनेछ।

(ग) न्यायिक समितिको बैठक बसेको दिन न्यायिक समितिका सदस्य तथा सहभागी कर्मचारीहरुले दफा ४को उपदफा (२)बमोजिम खाजा खर्चको सुविधा पाउने छन् ।

(घ) यस दफामा जुनसुकै कुरा लेखिएको भएतापनि रासन वापतको सुविधा लिएका वा बैठक भत्ता प्राप्त गरेका कर्मचारीले खाजा खर्च पाउने छैन ।

९. *चियापान र अतिथि सत्कार खर्च:^२

(१) चियापान तथा अतिथि सत्कार बापत देहाय बमोजिमका पदाधिकारीले देहाय बमोजिमको रकममा नबढ्ने गरी मासिक रूपमा विविध खर्चको आदेश दिन सक्षेप्तन्।

(क) गाउँपालिका अध्यक्षले मासिक रु. २५,०००/- (पच्चीस हजार) नबढ्ने गरी,

(ख) गाउँपालिका उपाध्यक्षले रु. १८,०००/- (अठार हजार) नबढ्ने गरी,

(ग) गाउँपालिकाको कार्यालयले रु. २१,०००/- (एककाइस हजार) नबढ्ने गरी,

(घ) वडाअध्यक्ष/वडा कार्यालयले रु. १२,०००/- (बार्ह हजार) नबढ्ने गरी, ।

(२) उपदफा (१) बमोजिमको रकममा नबढ्ने गरी कार्यालय व्यवस्थापन गर्ने कर्मचारीले जिम्मा लिई सम्बन्धित पदाधिकारीको अनुमतिले कार्यालय प्रयोजनका लागि मात्र खर्चको आदेश दिन पाउनेछ।

(३) उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यालय तथा कार्यालय सँग सम्बन्धित कामको शिलसिलामा अन्य स्थानमा अतिथि आवागमन तथा भेटघाटलाई मध्येनजर गर्दै माथि उल्लेखित रकम बाहेक थप खर्च कार्यालय प्रमुखको आदेशानुसार गर्न सकिनेछ ।

परिच्छेद ४

दैनिक भत्ता तथा भ्रमण खर्च सम्बन्धी व्यवस्था

८. दैनिक भत्ता तथा भ्रमण खर्च: कर्मचारीले सङ्घीय कानून बमोजिमको दरमा दैनिक तथा भ्रमण भत्ता पाउनेछन् । जनप्रतिनिधिको दैनिक तथा भ्रमण भत्ता सम्बन्धी व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ। दैनिक तथा भ्रमण भत्ता सम्बन्धी अन्य व्यवस्था देहाय बमोजिम हुनेछ:

(१) साधारणतया गाउँपालिकाका पदाधिकारी/कर्मचारी सम्बन्धित कामको लागि फिल्डमा खटिनु, खटाउनु पर्दा वा अनुगमन तथा सुपरीवेक्षण गर्नु पर्दा भ्रमण

^२ पहिलो संशोधनमा बुँदा नं. ७ को "क देखि घ" मा परिमार्जन गरिएको ।

आदेश स्वीकृत गराएर मात्र जानु पर्नेछ । स्वीकृत भ्रमण आदेशबिना भ्रमण खर्च तथा दैनिक भत्ता भुक्तानी गरिने छैन ।

- (२) देहायका पदाधिकारीले भ्रमण वा काजको उद्देश्य, अवधि र भ्रमण गर्ने साधन तोकी भ्रमण आदेश स्वीकृत गर्न सक्छन् ।
 - (क) गाउँपालिका अध्यक्ष ७ दिनसम्म-आफै
 - (ख) गाउँपालिका अध्यक्ष ७ दिन भन्दा बढी १५ दिनसम्म-गाउँ कार्यपालिका
 - (ग) गाउँपालिका उपाध्यक्ष ३ दिन सम्म-आफै
 - (घ) गाउँपालिका उपाध्यक्ष ३ दिन भन्दा बढी ७ दिन सम्म-गाउँपालिका अध्यक्ष
 - (ङ) गाउँपालिका उपाध्यक्ष ७ दिन भन्दा बढी १५ दिन सम्म-गाउँ कार्यपालिका
 - (च) प्रमुख प्रशासकीय अधिकृत ७ दिन सम्म - आफै ।
 - (छ) प्रमुख प्रशासकीय अधिकृत बाहेकका अन्य कर्मचारीहरू - प्रमुख प्रशासकीय अधिकृतले ।
- (३) उपदफा (१) मा जुनसुकै कुरा भएतापनि मुलुक बाहीर भ्रमण गर्नु पर्दाको अवस्थामा अध्यक्षको भ्रमण आदेश गाउँ कार्यपालिकाबाट स्वीकृत गराउनु पर्नेछ ।
- (४) प्रमुख प्रशासकीय अधिकृतको सात दिन भन्दा बढी अवधिको गाउँ क्षेत्रबाहिरको भ्रमण गर्नु पर्ने अवस्थामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा प्रदेशको प्रमुख सचिवलाई जानकारी पर्नेछ ।
- (५) पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमण सम्बन्धी व्यवस्था सङ्घीय कानून बमोजिम हुनेछ ।
- (६) *कार्यालयको कामको शिलसिलामा बास बस्ने गरी कार्यालय रहेको स्थानबाट कम्तीमा पन्थ्र^३ किलोमिटर बाहिरको क्षेत्रमा भ्रमण वा काजमा खटिएको कर्मचारीहरूले नेपाल सरकारले तोकेको दर र प्रक्रिया बमोजिमको दैनिक भत्ता तथा भ्रमण खर्च पाउनेछन् ।

तर, पदाधिकारी तथा कर्मचारीले भ्रमण गर्दा सरकारी सवारी साधन प्रयोग भएको अवस्थामा यातायात खर्च पाइने छैन । सार्वजनिक सवारी साधनमा भ्रमण गर्नु परेमा प्रचलित भाडादर बमोजिमको रकम उपलब्ध गराइनेछ ।

^३ पहिलो संशोधनमा दफा ८ को बुँदा नं. ६ मा परिमार्जन गरिएको ।

E.C. Singh

- (७) भ्रमण खर्च सम्बन्धी फरफारक गर्न वा भुक्तानी माग गर्दा अनिवार्य रूपमा भ्रमण प्रतिवेदन कार्यालयमा पेश गर्नु पर्नेछ ।
- (८) सात दिन भन्दा बढी अवधिको लागि पदाधिकारी वा कर्मचारीलाई भ्रमण वा काज खटाउनु पर्ने भएमा भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारीले त्यसको स्पष्ट कारण खोली आफूभन्दा एक तह माथिको अधिकारीको स्वीकृति लिई भ्रमण आदेश स्वीकृत गर्नु पर्नेछ ।
- (९) सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले सम्भव भएसम्म किफायती र कम खर्चिलो बाटो वा सवारी साधन प्रयोग गरी भ्रमण गर्नुपर्नेछ ।
- (१०) दैनिक भ्रमण भत्ता उपभोग गर्ने कर्मचारीले दैनिक भत्ता उपभोग गरेको अवधिभरि फिल्ड भत्ता वा अन्य कुनै किसिमको भत्ता पाउने छैन ।
- (११) कुनै पदाधिकारी वा कर्मचारीले भ्रमण वा काजमा रहेको अवधिमा बिदा बसेमा त्यसरी बिदामा बस्दाको अवधिमा निजले यस कानुन बमोजिम पाउने दैनिक भत्ता, भ्रमण खर्च पाउने छैन ।
- (१२) भ्रमणमा खटिने पदाधिकारी तथा कर्मचारीको भ्रमण अभिलेख खाता कार्यालयले व्यवस्थित रूपमा राख्नु पर्नेछ ।
- (१३) यस दफामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएतापनि स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको भ्रमण सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारको भ्रमण खर्च नियमावली, २०६४ बमोजिम हुनेछ ।

परिच्छेद-५

पारवहन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था

१. पारवहन सुविधा:-

- (१) कार्यालयमा उपलब्ध सवारी साधन कर्मचारीको जिम्मेवारी र निजहरूले सम्पादन गर्नुपर्ने कार्य चापको आधारमा समन्यायिक रूपमा उपलब्ध गराउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ । प्रमुख प्रशासकीय अधिकृतले कार्यालयको नाममा रहेको तथा भाडामा लिई वा अन्य कुनै तरिकाले कार्यालयले प्रयोगमा ल्याएको सवारी साधन सरकारी कामको लागि मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउनु पर्नेछ ।
- (२) कार्यालयले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयको कामको प्रयोजनको लागि एक चारपाङ्गे सवारी साधन उपलब्ध गराउने छ ।
- (३) कार्यालयमा सवारी साधनको उपलब्धता नभएमा कार्यालयले आवश्यकतामा आधारित भई जिप/कार भाडामा लिन सक्नेछ ।

E.C. Singh

- (४) कार्यालयका महाशाखा/शाखा प्रमुखलाई कार्यालयबाट उपलब्ध भएसम्म सवारी साधनको व्यवस्था गरिनेछ ।
- (५) कुनै पदाधिकारी वा कर्मचारीले सरकारी सवारी साधन कार्यालयको काम बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न पाइने छैन । सरकारी सवारी साधनको हिफाजत गरी सुरक्षित राख्न सम्बन्धित सवारी साधन बुझी लिने कर्मचारीको जिम्मेवारी हुनेछ । सार्वजनिक विदाको दिन कार्यालयबाट उपलब्ध गराइएको सवारी पास बिना कार्यालयको सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
- (६) कार्यालयले कानुन बमोजिम सवारी साधनको राजस्व तिर्ने, बिमा गर्ने, प्रदूषण जाँच गरी सवारी साधन चुस्त दुरुस्त राख्ने व्यवस्था मिलाउनेछ ।
- (७) सरकारी सवारी साधन प्रयोग गर्ने कर्मचारी/पदाधिकारीलाई निजले प्रयोग गरेको सवारी साधनको लागि मर्मत विल बमोजिम बढीमा कार/जिपको वार्षिक सात लाख पचास हजार^४ र मोटरसाइकल वा स्कुटरको लागि वार्षिक साठी हजार नबढ्ने गरी मर्मत खर्च उपलब्ध गराइनेछ । यस भन्दा बढी रकमको सवारी साधनको मर्मत सम्भार बापतको रकम भुक्तानी गर्नु पर्ने अवस्थामा कार्यपालिकाको निर्णय बमोजिम हुनेछ ।
- (८) सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राख्न पाइने छैन ।

१०. इन्धन सुविधा:

- (१) सरकारी तथा निजी सवारी साधन प्रयोग गरी नियमित रूपमा कार्यालयमा आउने कर्मचारी/पदाधिकारीलाई अनुसूची १ बमोजिमको इन्धन सुविधा उपलब्ध हुनेछ ।
- (२) निजी सवारी साधन प्रयोग गर्ने कर्मचारीहरुले इन्धन सुविधा लिन चाहेमा आफूले प्रयोग गरेको सवारी साधनको ब्लूबुकको छाया प्रति र सवारी चालक अनुमतिपत्र प्रतिलिपि अनिवार्य रूपमा कार्यालयमा पेश गर्नु पर्नेछ । ब्लूबुकको र सम्बन्धित कर्मचारीको नाममा रहेको सवारी चालक अनुमतिपत्रको छाया प्रति पेश नगरे सम्म इन्धन वापतको सुविधा उपलब्ध गराइने छैन ।
- (३) कार्यालयले इन्धन सुविधा वितरणको अभिलेख अद्यावधिक गरी राख्न पर्नेछ ।

११. सवारी साधन सम्बन्धी अन्य व्यवस्था :

- (१) सवारी साधनको सुविधा प्राप्त गर्ने वा उपलब्ध गराउनु पर्ने पदाधिकारी तथा कर्मचारीलाई कार्यालयमा उपलब्ध सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाइनेछ । कार्यालयमा सवारी साधन उपलब्ध नभएको अवस्थामा कार्यालयमा श्रोत उपलब्धताको अवस्था हेरी देहाय बमोजिमको मापदण्डभित्र रही सवारी साधन खरिद गर्न सकिनेछ ।

^४ पहिलो संशोधनमा दफा १ को बुँदा नं. ७ मा परिमार्जन गरिएको ।



परिच्छेद-७

तालिम/गोष्ठी/सेमिनार/कार्यशाला सञ्चालन

१५. तालिम/गोष्ठी/सेमिनार:

- (१) वार्षिक कार्यक्रम तथा बजेटमा समावेश भएका तालिम/गोष्ठी/सेमिनार जस्ता कार्यक्रमहरु उपलब्ध भएसम्म सरकारी हलमा नै सञ्चालन गरिनेछ।
- (२) स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन हुने कार्यक्रममा प्रशिक्षक, स्रोत व्यक्ति, सहभागी तथा कार्यपत्र प्रस्तुत कर्ताको पारिश्रमिक भुक्तानी देहाय बमोजिम हुनेछ;
- (क) प्रशिक्षक तथा कार्यपत्र प्रस्तुतकर्ताले दैनिक दुई सेसनको भुक्तानी लिन सक्नेछन् तथा कक्षा अवधिं कम्तिमा डेढ घण्टाको हुनु पर्दछ । प्रति सेसन रु दुई हजार पाँच सय रुपैया र कार्यपत्र तयारी रु एक हजारसम्म भुक्तानी गर्न सकिनेछ।
- (ख) कार्यक्रम सञ्चालन गर्ने स्थानीय तहभन्दा वाहिरबाट प्रशिक्षक तथा स्रोत व्यक्ति बोलाउनुपरेमा निजलाई नियमानुसार आतेजाते यातायात खर्च र दैनिक भत्ता तथा कार्यपत्र निर्माण र सेसन सञ्चालन भत्ता उपलब्ध गराइनेछ ।
- (ग) तालिम/गोष्ठी/सेमिनार/कार्यशाला जस्ता कार्यक्रममा पानी तथा खाजाको लागि प्रतिव्यक्ति प्रतिदिन बढीमा चार सय पचास रुपैयाँ र खाना खुवाउनुपर्ने अवस्था भए खाना बापत बढीमा छ सय रुपैयाँ सम्म खर्च गर्न सकिनेछ ।
- (घ) कार्यक्रममा सहभागीहरूका लागि तालिम/गोष्ठी मसलन्द बापत सात कार्य दिन सम्मको लागि प्रति सहभागी बढीमा तीन सय पचासको तालिम/गोष्ठी मसलन्द सामाग्री खरिद गरी उपलब्ध गराउन सकिनेछ ।
- (ङ) संयोजक भत्ता प्रतिदिन एक हजार, सहयोगी भत्ता प्रतिव्यक्ति पाँचसय तथा विविध खर्च (प्रमाण पत्र, सरसफाई, व्यानर आदि ७ कार्यदिनको अनुपातमा) पाँच हजार सम्म खर्च गर्न सकिनेछ ।
- (च) सकेसम्म सरकारी छात्रा/छात्रवासमा बसोबासको व्यवस्था गर्नुपर्छ । यसका लागि घर भाडामा लिन पाइने छैन । दैनिक भत्ता पाउने वाहेक व्यक्तिगत पहलमा वास बस्तु परेमा प्रति सहभागी बढीमा दैनिक एक हजारका दरले आवास भत्ता उपलब्ध गराउन सकिनेछ ।

E-mail:
विद्यालय इलाई
सञ्चालन

E.C.8109



- (छ) पाँच किलोमिटर टाढाबाट आउनु पर्ने सहभागीहरूलाई सार्वजनिक यातायात बापतको खर्च उपलब्ध हुनेछ । आवासीय कार्यक्रममा एकपटकको मात्र आतेजाते सुविधा उपलब्ध गराइनेछ ।
- (३) प्रतिवेदकको पारिश्रमिक एक दिनको बढीमा दुई हजारको दरले उपलब्ध गराउन सकिनेछ । प्रतिवेदन पेश गरिसकेपछि मात्र यस्तो रकम भुक्तानी हुनेछ । प्रति कार्यक्रम तीन हजारमा नबढ्ने गरी प्रतिवेदन तयारी खर्च भुक्तानी दिन सकिनेछ ।
- (४) प्राविधिक विशेषज्ञ आवश्यक पर्ने वा सेसन सञ्चालन गर्ने आधाभन्दा बढी विषय विज्ञ बाहिरबाट लिनु पर्ने अवस्थामा वा आवासीय रूपमा सञ्चालन गर्नुपर्ने कार्यक्रम कार्यालयबाट सोझौ सञ्चालन गर्न नसकिने भएमा प्रचलित सार्वजनिक खरिद सम्बन्धी कानून बमोजिमको प्रक्रियाबाट सेवा खरिद गरी तालीम गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्न सकिनेछ।

परिच्छेद-८


पानी, बिजुली, टेलिफोन तथा घरभाडा सम्बन्धी व्यवस्था

१६. पानी, बिजुली, टेलिफोन तथा घरभाडा

- (१) कार्यालयले पानी, बिजुली तथा टेलिफोनको विल समयमै भुक्तानी गरी जरिवाना नतिर्ने र छुट सुविधा लिने व्यवस्था मिलाउनु पर्नेछ ।
- (२) कार्यालयको कामका बाहेक अनावश्यक रूपमा बिजुली र टेलिफोन प्रयोग गर्नु हुँदैन ।
- (३) कार्यालय प्रयोजनका लागि बाहेक घरभाडामा लिइने छैन । कार्यालयमा उपलब्ध स्थानले नपुग हुने अवस्थामा कार्यपालिकाको निर्णयबाट कार्यालयको काम तथा पदाधिकारी/कर्मचारीको आवास सुविधाको लागि घरभाडामा लिन सकिनेछ ।
- (४) घरभाडामा लिनु पर्ने अवस्थामा प्रचलित सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली बमोजिमको प्रक्रियाबाट घरभाडामा लिइनेछ।

E.C.8109
विशाल बाट
लख्मा

E. datt



- (क) विशिष्ट श्रेणीको प्रमुख प्रशासकीय अधिकृतलाई सत्री लाख रुपैयाँ सम्मको सवारी साधन,
- (ख) राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतलाई साठी लाख सम्मको संवारी साधन,
- (ग) राजपत्राङ्कित द्वितीय वा तृतीय श्रेणीका अधिकृतलाई पचास लाख सम्मको सवारी साधन,
- (घ) मोटरसाइकल तथा स्कुटर २५० सि. सि. सम्म।
- (२) कार्यालयका सवारी साधन नियमित रूपमा मर्मत सम्भार गरी चालु हालतमा राख्नु पर्नेछ । कार्यालयबाट अनिवार्य आवश्यकता महसुस भएमा सवारी साधन खरिद गर्न सकिनेछ ।^५
- परिच्छेद-६
- सञ्चार, पोशाक, प्रोत्साहन भत्ता सम्बन्धी व्यवस्था
१२. स्थानीय तहका पदाधिकारीको सञ्चार, तथा अन्य सेवा सुविधा : स्थानीय तहका पदाधिकारीको पोशाक तथा अन्य भत्ता प्रदेश कानुनमा भए बमोजिम हुनेछ ।
१३. पत्रपत्रिका तथा सञ्चार सुविधा:
- (१) कार्यालयले पदाधिकारी तथा कर्मचारीलाई स्नोतको उपलब्धता हेरी पत्रपत्रिका खरिद गरी उपलब्ध गराउन सक्नेछ ।
 - (२) प्रमुख प्रशासकीय अधिकृतलाई मासिक तीन हजार पाँच सय रुपैयाँमा नबढाई सञ्चार सुविधा वापतको रकम वा मोबाईल रिचार्जको सुविधा उपलब्ध गराइनेछ । साथै शाखा प्रमुखहरूको हकमा मासिक पन्थ सय रुपैयाँसम्म मासिक सञ्चार सुविधा उपलब्ध गराइनेछ ।
 - (३) कार्यालयवाट उपलब्ध भएको सञ्चार खर्च कार्यालयको प्रायोजनको लागि मात्र प्रयोग गर्नु पर्नेछ ।
१४. पोशाक भत्ता: स्थानीय तहका कर्मचारीलाई प्रत्येक वर्षको चैत्र महिनामा पोशाक भत्ता वापत् नेपाल सरकारका कर्मचारीले पाए सरहको रकम उपलब्ध गराइनेछ ।

^५ पहिलो संशोधनमा दफा ११ मा परिमार्जन गरिएको ।

E. datt
नियाजित दार्ता
अधिकारी

परिच्छेद- ९

खरिद तथा जिन्सी व्यवस्थापन

१७. खरिद सम्बन्धी व्यवस्था :

- (१) प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत वा कर्मचारीको लिखित आदेश बिना कसैले कुनै मालसामान खरिद गर्न, गराउन हुँदैन । यस्तो आदेश बिना भएको खरिद कार्यको भुक्तानी दिन कार्यालय बाध्य हुने छैन ।
- (२) मालसामान खरिद सम्बन्धी कारबाही सुरु गर्नु अघि खरिद एकाइले महाशाखा, शाखाबाट आवश्यक पर्ने वस्तुहरूको माग सङ्कलन गरी प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कर्मचारीबाट आवश्यक पर्ने वस्तुहरूको कूल माग स्वीकृत गराउनु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिमको खरिद मागमा देहायका कुरा उल्लेख भएको हुनु पर्नेछ:
 - (क) मालसामानको प्रकार, गुणस्तर, परिमाण सम्बन्धी विवरण,
 - (ख) मालसामान आवश्यक पर्ने समय,
 - (ग) खरिदको अनुमानित मूल्य, र
 - (घ) मूल्य व्यहोरिने स्रोत ।
- (४) खरिदको लागि आवश्यक बजेट व्यवस्था नभई खरिद कारबाही सुरु गर्नु हुँदैन ।
- (५) कार्यालयले साधारणतया पेशकीलाई निरुत्साहित । पेशकी फछ्यौट नगरी दोहोर्याएर पेशकी रकम दिइने छैन । पेशकी रकम समयमै फछ्यौट गर्नु प्रत्येक कर्मचारीको कर्तव्य हुनेछ ।
- (६) खरिद सम्बन्धी सम्पूर्ण व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली बमोजिम हुनेछ ।

१८. जिन्सी व्यवस्थापन :

- (१) कार्यालयमा प्राप्त प्रत्येक जिन्सी सामग्रीको वर्गीकरण गरी सामानको विवरण र मूल्य खुलाई महालेखा परीक्षकले स्वीकृत गरेको ढाँचामा लगत तयार गरी अभिलेख राख्नु पर्नेछ ।
- (२) महाशाखा/शाखामा रहेको कुनै मालसामान मर्मत सम्भार गर्नुपर्ने भए सोको लिखित जानकारी उपयोगकर्ताले प्रमुख प्रशासकीय अधिकृतलाई दिनु पर्नेछ ।

*E-mail: [redacted]
[redacted]*

- (३) स्थानीय तहको प्रत्येक शाखा तथा वडा कार्यालयका प्रत्येक कोठामा भएका जिन्सी सामानको अभिलेख सोही कोठामा टाँस गर्नु पर्नेछ ।
- (४) खर्च भएर नजाने प्रत्येक जिन्सी सामग्रीमा जिन्सी सङ्केत नम्बर उल्लेख गर्नु पर्नेछ ।
- (५) आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र गतवर्षको मौज्दात, चालु वर्षको खरिद, हस्तान्तरण भई प्राप्त सामानको परिमाण र मूल्य एवम् सामानको अवस्था (सबुत, मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने र मिन्हा गर्नुपर्ने) खोली जिन्सी शाखाले जिन्सी प्रतिवेदन तयार गर्नु पर्नेछ ।
- (६) उपदफा (५) बमोजिम तयार भएको प्रतिवेदनको आधारमा प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीले जिन्सी निरीक्षण गरी राय सुझाब सहितको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतलाई दिनु पर्नेछ ।
- (८) जिन्सी व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था प्रचलित आर्थिक कार्यविधि ऐन तथा नियमावली बमोजिम हुनेछ ।

परिच्छेद १०

विविध

१९. निजी सचिवालय सम्बन्धी व्यवस्था:- (१) अध्यक्ष/उपाध्यक्ष को निजी सचिवालयमा सहयोगी व्यवस्थापन गर्न बढीमा गाउँपालिका अध्यक्षको लागि अठार हजार मासिक खर्च र उपाध्यक्षको लागि पन्न छ हजार मासिक खर्च गर्न सकिने छ । उक्त रकम निजी सचिवालयको कर्मचारी राखे मात्र खर्च गर्न सकिनेछ ।
२०. दुर्घटना बीमा व्यवस्था:- दमकल, एम्बुलेन्स र नबस सञ्चालनको काममा तोकिएका कर्मचारीको लागि कार्यालयले दुर्घटना बीमा गराउनेछ ।
२१. निर्णय गरी खर्च गर्नु पर्ने- कार्यालयले स्वीकृत कार्यक्रम अन्तर्गत कुनै कार्यक्रम, तालीम, गोष्ठी आदि सञ्चालन गर्दा सार्वजनिक खरिद तथा आर्थिक कार्यविधि सम्बन्धी कानून बमोजिम अधिकारप्राप्त अधिकारीबाट निर्णय गरेर मात्र सञ्चालन गर्नु पर्नेछ । अधिकारप्राप्त अधिकारीको स्वीकृति बेगर गरेको खर्च भुक्तानी गरिने छैन ।

E. S. G.
निधान संस्कार
निधान संस्कार



अनुसूची १

नियम ९ को उपनियम (१)सँग सम्बन्धित पदाधिकारी/कर्मचारीको लागि मासिक इन्धन सुविधा इन्धन (पेट्रोल/डिजेल लिटरमा)

क्र.सं.	तह/ पद	इन्धन लिटर
१	गाउँपालिका अध्यक्ष	१५०
२	गाउँपालिका उपाध्यक्ष	१२०
३	प्रमुख प्रशासकीय अधिकृत (दुई पाड्ग्रे तथा चारपाड्ग्रे)	१००
४	वडा अध्यक्ष (मोटरसाइकल/स्कुटर)	३०
५	अधिकृतस्तर(दशौं र एघारौं) (चारपाड्ग्रे)	७०
६	अधिकृतस्तर(आठौं र नवौं)(चारपाड्ग्रे)	६०
८	अधिकृतस्तर ६ औं र ७ औं (मोटरसाइकल/स्कुटर)	३०
९	सहायकस्तर(मोटरसाइकल/स्कुटर)	२०
१०	सहयोगी स्तर(मोटरसाइकल/स्कुटर)	१०

इन्धन सुविधा पाउने आधारहरू,

- पदाधिकारी र कर्मचारीको लागि कार्यालयले उपलब्ध गराएको वा आफै गाडी वा मोटरसाइकल हुनु पर्नेछ ।
- महिना भरी विदामा रहेको अवस्थामा सो महिनाको इन्धन उपलब्ध गराइने छैन ।
- दमकल, एम्बुलेन्स र सरसफाइका साधनमा आवश्यकता अनुसार इन्धन उपलब्ध गराइनेछ ।
- कार्यालयको सवारी साधन भएमा सर्भिसिङ्का लागि प्रत्येक तीन महिनामा कार/जिपको लागि पाँच लिटर मोबिल र प्रति मोटरसाइकल एक लिटर मोबिल उपलब्ध हुनेछ ।

चारपाड्ग्रे वा सो भन्दा ठूला साधन सञ्चालनको लगभुक भरी तोकिएको अधिकारीले प्रमाणित गरेको हुनु पर्नेछ ।

आज्ञाले,
लोकमणि खनाल,
प्रमुख प्रशासकीय अधिकृत